



## स्थानीय राजपत्र

मुसिकोट नगरपालिका, रुकुम (पश्चिम)  
कर्णाली प्रदेश, नेपाल

खण्ड: २, वर्ष: २ मंसीर, १२ गते २०७५ साल संख्या : ९

भाग २

मुसिकोट नगरपालिका  
मुसिकोट नगर कार्यपालिकाले बनाएको देहाय बमोजिमको कार्यविधि  
सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ ।

मुसिकोट नगरपालिका मोटरसाइकल प्राप्ति र प्रयोग सम्बन्धि मापदण्ड, २०७५

१. संक्षिप्त नाम र प्रारम्भ:

१. यस मापदण्डको नाम मुसिकोट नगरपालिका मोटरसाइकल प्राप्ति र प्रयोग सम्बन्धि मापदण्ड, २०७५ रहेको छ ।

२. यो मापदण्ड नगरकार्यपालिका बैठकमा पेश गरी निर्णय भएपश्चात तुरुन्त लागु हुनेछ ।

२. परिभाषा:

१. "सार्वजनिक पदाधिकारी" भन्नाले नगरकार्यपालिका अन्तर्गत जनप्रतिनिधि र कर्मचारी तथा नगरकार्यपालिका अन्तर्गत वडा कार्यालय तथा अन्य कार्यालयका कर्मचारी बुझ्नुपर्दछ ।

२. "प्रयोगकर्ता" भन्नाले यस मापदण्ड बमोजिम मोटरसाइकल प्राप्त गरी सञ्चालन गर्ने पदाधिकारी बुझ्नुपर्दछ ।

३. मोटरसाइकल वितरणको आधार:

१. विशेष जिम्मेवारी युक्त पदाधिकारी वा शाखा प्रमुख ।
२. फिल्ड कार्यमा खटिनुपर्ने जिम्मेवारी ।
३. नागरीक सेवा प्रवाह तथा तालुक कार्यालयको नियमित सम्पर्कमा रहनुपर्ने वडा कार्यालय ।
४. कार्यालयको काम र सम्पर्कमा तत्काल खटाउनुपर्ने अवस्था ।

#### ४. कार्यालयमा उपलब्ध मोटरसाइकल बाँडफाट मापदण्ड:

१. दुई थान मोटरसाइकल भैपरी आउने तथा नियमित खटनपटनको कामको लागि प्रशासन शाखाको मातहत हुने गरी स्टक राख्नुपर्नेछ ।
२. दुई थान मोटरसाइकलहरू पूर्वाधार विकास शाखाको मातहत परिचालन हुने गरी तयारी अवस्थामा राख्नुपर्नेछ ।
३. दफा १ र २ अनुसारको संख्या छुट्याइ बाँकि रहेका संख्यालाई विद्यमान कानूनको अधिनमा रही नगरकार्यपालिका अन्तर्गत विशेष जिम्मेवारीयुक्त पदाधिकारी वा शाखा प्रमुख तथा वडा कार्यालयलाई पहिलो प्राथमिकतामा राखी वितरण गरिनेछ ।

#### ५. प्राप्तिमा लागी आवश्यक कागजातहरू:

१. कर्मचारी वा पदाधिकारीले व्यक्तिगत रूपमा मोटरसाइकल बुझ्नुपर्दा सम्बन्धित व्यक्तिको परिचय पत्रको प्रतिलिपि, सवारीचालक अनुमतिपत्रको प्रतिलिपि र विद्यमान सवारी चालक सम्बन्धि कानून तथा कार्यालय प्रमुखको निर्देशन पालना सम्बन्धि अनुसूचि १ अनुसारको कवुलियतनामा पत्र र सरकारी सम्पतिको संरक्षण तथा नियमित मर्मत गरी दुरुस्त राखेर मात्र सञ्चालन गर्ने सम्बन्धी अनुसूचि २ अनुसारको कवुलियतनामा पत्र सहित व्यक्तिगत निवेदन दिनुपर्नेछ ।
२. वडा कार्यालयको कार्यालय प्रयोजनका लागी आवश्यक मोटरसाइकलको हकमा वडा अध्यक्षद्वारा हस्ताक्षरीत मोटरसाइकल माग सम्बन्धि पत्र, मोटरसाइकल बुझिलिने कर्मचारीकोपरिचयपत्रको प्रतिलिपि, वडाको प्रशासनिक प्रमुख तथा वडा अध्यक्षद्वारा संयुक्त रूपमा हस्ताक्षरीत अनुसूचि १ र २ बमोजिमको कवुलितनामा पत्र ।
३. दफा २ को उपदफा १ र २ को हकमा सम्बन्धित शाखा प्रमुखको सिफारीस मागका आधारमा स्टक राखिनेछ । र सोको सञ्चालनको लागी सम्बन्धित शाखाले काममा खटाउन सकिने सम्भावित सबै कर्मचारीको एकमुष्ट रूपमा सवारीचालक अनुमति पत्रको प्रतिलिपि संकलन गरी कार्यालय प्रमुखबाट प्रमाणित गराइ प्रशासन शाखामा राख्नुपर्नेछ ।
४. उपदफा ३ अनुसारका कर्मचारीहरूको विवरण प्रशासन शाखाले समय समयमा अद्यावधिक गरी कार्यालय प्रमुखबाट प्रमाणित गराइ राख्नुपर्नेछ र आवश्यक काममा मोटरसाइकलको प्रयोग गरी काम लगाउदा सोही विवरणमा संलग्न कर्मचारी मध्येबाट औचित्यका आधारमा सम्बन्धित शाखा प्रमुखको आदेश बमोजिम खटिनुपर्नेछ ।

#### ६. सञ्चालन प्रक्रिया:

१. स्टक मोटरसाइकल कार्यालय प्रमुख वा सम्बन्धित शाखा प्रमुखको आदेशमा सञ्चालन गर्नुपर्नेछ ।
२. वडा कार्यालयको लागी हस्तान्तरण भएका मोटरसाइकलको प्रयोग अनुसूचि ३ बमोजिम सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव वा दुवैको लिखित आदेश अनुसार सवारी लक बुकमा अभिलेख जनाएर मात्र सञ्चालन गर्न पाइनेछ । कानून बमोजिम मोटरसाइकल प्रयोग गर्ने वा गर्न लगाउने पूर्ण जिम्मेवारी सम्बन्धित वडा अध्यक्षको हुनेछ ।

४. वडा अन्तर्गत मोटरसाइकल चालकको निवेदन, कबुलियतनामा, सवारी चालक अनुमति पत्रको प्रतिलिपि आदी कागजातको नियमित अद्याबधिक गरी वा गर्न लगाइ वडा कार्यालयमा अभिलेख राख्नुपर्नेछ । सो को विवरण प्रत्येक तिन तिन महिनाको फरकमा नगरकार्यपालिका प्रशासन शाखामा अद्याबधिक गराइ राख्नुपर्नेछ ।

५. जिल्ला बाहिर जादा नियमानुसार काज स्विकृत गराइ अनुसूचि ४ बमोजिमको पास लिएर मात्र मोटरसाइकल प्रयोग गर्न पाइनेछ ।

#### ७. कानूनको पालना सम्बन्धित प्रयोगकर्ताको कर्तव्य हुने:

नगर कार्यपालिकाबाट मोटरसाइकल प्राप्त गरी प्रयोग गर्दा विद्यमान कानूनको पालना गर्नु, नगरकार्यपालिकाको निर्णय आदेश तथा कार्यालय प्रमुख र शाखा प्रमुखको निर्देशनको पालना गर्नु सम्बन्धित मोटरसाइकल प्रयोग कर्ताको कर्तव्य हुनेछ ।

#### ८. सवारी चालक अनुमति पत्र बेगरको मोटरसाइकल प्रयोग गैरकानुनी हुने:

सम्बन्धित सार्वजनिक पदाधिकारी तथा कर्मचारीको व्यक्तिगत अनुमति पत्र बेगर मोटरसाइकलको माग तथा प्रयोग गैरकानुनी कार्य मानिनेछ ।

#### ९. सार्वजनिक सम्पतिको प्रयोग:

१. सार्वजनिक पदाधिकारी र कर्मचारीको सार्वजनिक समयको सदुपयोग, शारीरिक स्वास्थ्य र सुरक्षा तथा कार्यालयको काम बाहेक अन्य असम्बन्धित, गैरकानुनी र गैरसामाजिक कार्यमा सार्वजनिक सम्पतिको प्रयोग गर्न गराउन पाइनेछैन ।

२. उपदफा १ प्रतिकुलको कार्य विद्यमान पदाधिकारी आचारसंहिता, कर्मचारी आचारसंहिता र अन्य सम्बन्धित कानूनको प्रतिकुल कार्यको रूपमा मानी सोही बमोजिम कारबाहि गरिनेछ ।

३. ठुलो वा सानो कुनै पनि किसिमको मेसिनरी खराबी तथा पार्टपुर्जाहरुको जोडाइ, स्वरुप, सञ्चालन प्रणाली आदीमा खराबी वा क्षमता ह्रासलाइ यथावत राखी मोटरसाइकल चालु राख्न पाइनेछैन । यदी खराबीको जानकारी भइ जानीजानी वा वेवास्ताका कारण मोटरसाइकल चलाइराखेको पाइएमा मोटरसाइकल फिर्ता गर्ने वा मर्मत गर्न लगाइ सम्बन्धितबाट असुल गर्ने वा निश्चित समयसम्म मोटरसाइकल उपलब्ध नगराउने वा सरकारी सम्पतिको हानी नोक्सानीको आधारमा नियमानुसार सजाय गर्न सकिनेछ ।

#### १०. मर्मत तथा नियमित सर्भिसिङ:

१. सानातिना मर्मत कार्य जस्तै लुकिङ ग्लास, साइड लाइट, फ्रन्ट फेस, आदीको मर्मत सम्बन्धि दायित्व सम्बन्धित प्रयोगकर्ताको हुनेछ ।

२. मोटरसाइकल प्राप्त गर्ने आधिकारीक व्यक्तिले आफू सम्बन्धित कुनै पनि व्यक्तिलाइ सिक्रे प्रयोजनमा मोटरसाइकल उपलब्ध गराउन हुदैन । मोटरसाइकल प्रयोगकर्ता स्वयमले सिकाइ अभ्यस्तता प्रयोजनमा लडाउदा भएको जतिसुकै खर्च पनि सम्बन्धित प्रयोगकर्ताको हुनेछ ।

३. कार्यालय समय र कार्यालय खुल्ने दिन तथा सम्बन्धित स्थानिय तह भन्दा बाहिरी स्थानमा भएको घटना र सो कारणबाट गर्नुपर्ने मर्मतको दायित्व सम्बन्धित प्रयोग कर्ताको हुनेछ ।

४. कम्पनीबाट तोकिएको समय र सहूलितमा मर्मत गर्ने गराउने दायित्व सम्बन्धित प्रयोगकर्ताको हुनेछ, सोका लागी प्रशासन शाखामा समन्वय सम्पर्क गर्ने दायित्व सम्बन्धित प्रयोगकर्ताको हुनेछ ।

५. पहिलो एक बर्षसम्म दुइमहिनाको अवधिमा लाग्ने प्रतिपटकको रु १५०० भन्दा कम रकम, सम्बन्धित प्रयोगकर्ताको दायित्व हुनेछ ।

**११. मोटरसाइकल अधिकार नभइ सहूलियत मात्र हुने:**

मुसिकोट नगरपालिका अन्तर्गत सार्वजनिक जिम्मेवारी प्राप्त अधिकारीको लागी मोटरसाइकलको उपलब्धता अधिकार नभइ सहूलित मात्र हुनेछ ।

**१२. मोटरसाइकलको आधारमा जिम्मेवारीमा फरक नपर्ने:**

कार्य बोझ वा कार्य प्रकृतिका आधारमा जिम्मेवारी प्राप्त अधिकारीका लागी सम्भव भएसम्म मोटरसाइकल उपलब्ध हुनेछ । तर, मोटरसाइकल उपलब्ध भएको वा नभएको आधारमा सार्वजनिक जिम्मेवारी निर्वाह तथा कानुनी उत्तरदायित्वका सम्बन्धमा घटि वा बढि भएको मानिने छैन ।

**१३. खारेजी र बजाउ:**

१. यस भन्दा अगाडी सञ्चालित मोटरसाइकलहरु यसै मापदण्ड बमोजिम सञ्चालित हुनेछन् ।
२. समय समयमा नगरकार्यपालिकाबाट मोटरसाइकल सञ्चालन सम्बन्धि गरीएका निर्णय र नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतबाट लिखित रुपमा जारी निर्देशन यसै मापदण्डको अंग मानिनेछ ।

अनुसूचिहरुः

अनुसूचि १

सवारी चालक कानूनको पालना सम्बन्धि कबुलियतनामा पत्र  
दफा ५(१) सँग सम्बन्धित

सवारी चालक कानूनको पालना सम्बन्धि कबुलियतनामा पत्र

म यस मुसिकोट नगरपालिका अन्तर्गत ..... कार्यालयको.....पदमा कार्यरत छु ।  
मसँग मोटरसाइकल सञ्चालनका लागि आवश्यक पर्ने .....नम्बरको सवारी चालक अनुमती  
पत्र समेत भएकाले, कार्यालयको कामको शिलशिलामा आवतजावत गर्ने प्रयोजनका लागि यस  
नगरकार्यपालिका कार्यालयको नाममा रहेको.....मोटरसाइकल उपलब्ध गराएमा  
प्रचलित सम्पूर्ण यातायात/सवारी कानूनको पूर्ण पालनाका साथ सञ्चालन गर्नेछु । सो सम्बन्धमा मेरो कारणले  
कुनै पनि क्षति भएमा सो को सम्पूर्ण भागिदारी स्वयम म हुनेछु ।

कबुलियत गर्नेकोः

नाम थरः

पदः

संकेत नः

मितिः

हस्ताक्षरः

सिफारिस गर्नेकोः

नाम थरः

पदः

संकेत नः

मितिः

हस्ताक्षरः

प्रमाणित गर्नेकोः

नाम थरः

पदः

संकेत नः

मितिः

हस्ताक्षरः

**अनुसूचि २**  
**सरकारी सम्पतिको संरक्षण तथा नियमित मर्मत सम्बन्धि कबुलियतनामा पत्र**  
**दफा ५(१) सँग सम्बन्धित**

**सरकारी सम्पतिको संरक्षण तथा नियमित मर्मत सम्बन्धि कबुलियतनामा पत्र**

म यस मुसिकोट नगरपालिका अन्तर्गत .....कार्यालयको.....पदमा कार्यरत छु ।  
मसँग मोटरसाइकल सञ्चालनका लागि आवश्यक पर्ने .....नम्बरको सवारी चालक अनुमती  
पत्र समेत भएकाले, कार्यालयको कामको शिलशिलामा आवतजावत गर्ने प्रयोजनका लागि यस  
नगरकार्यपालिका कार्यालयको नाममा रहेको.....मोटरसाइकल उपलब्ध गराएमा  
प्रचलित सम्पूर्ण सरकारी सम्पति संरक्षण सम्बन्धि कानूनको पूर्ण पालना गर्नेछु साथै मेसिनरी उपकरणको सानो  
खराबी भएता पनि मर्मत नगरि चालु गरेमा त्यसले थप तथा जटिल क्षति गर्छ भन्ने कुरा मलाई राम्रो सँग थाहा  
छ कुनै पनि खराबी हुना बित्तिकै तुरुन्त मर्मत गरेर मात्र सञ्चालन गर्नेछु र अत्यन्त मन परेको व्यक्तिगत सामान  
सरह हिफाजत गर्नेछु । सो सम्बन्धमा मेरो लापरबाहीले सरकारी सम्पतिमा कुनै पनि प्रकारको क्षति पुग्न गएमा  
कानुन बमोजिम हुने कुनै पनि कारबाहीको भागिदारी स्वयम म हुनेछु ।

**कबुलियत गर्नेको:**

नाम थर:  
पद:  
संकेत न:  
मिति:  
हस्ताक्षर:

**सिफारिस गर्नेको:**

नाम थर:  
पद:  
संकेत न:  
मिति:  
हस्ताक्षर:

**प्रमाणित गर्नेको:**

नाम थर:  
पद:  
संकेत न:  
मिति:  
हस्ताक्षर:

अनुसूचि ३  
मोटरसाइकल सञ्चालनको पटके सञ्चालन आदेश अभिलेख किताब र लगबुक  
दफा ६(२) सँग सम्बन्धित  
मोटरसाइकल सञ्चालनको पटके सञ्चालन आदेश अभिलेख किताब र लगबुक

क्र स	चालकको नाम	पद	सवारी चालक अनुमति पत्र नं	खटाइएको स्थान	अवधि	कामको विवरण	सवारी प्रयोगकर्ताको हस्ताक्षर	आदेश दिनेको नाम, पद र हस्ताक्षर	कैफियत

मुसिकोट नगरपालिका रुकुम (पश्चिम)

प्रमाणीकरण मिति २०७५ पौष ३० गते

आज्ञाले  
(माधव प्रसाद शर्मा)  
प्रमुख प्रशासकीय अधिकृत